


सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) तथा सुचनाको हक सम्बन्धि
नियमावली २०६४ को नियम ३ बमोजिम २०८० साल साउन देखि २०८० असोज
मसान्त सम्मका क्रियाकलापहरु समावेश गरी सार्वजनिक गरिएको

स्वतःप्रकाशन



सामाजिक विकास कार्यालय
गोरखा

स्वतःप्रकाशन

नेपालले संघीय शासन प्रणालीको अवलम्बन गरेपश्चात् राजनीतिकसँगै प्रशासनिक संरचनामा समेत परिवर्तन भएको छ । प्रशासनिक संरचना पनि संघ, प्रदेश र स्थानीय गरी तीन तहमा रुपान्तरण भएको छ । सोही अनुरूप कर्मचारी समायोजनको प्रक्रिया समेत टुंगो लागिसकेको छ । नेपालको संविधानको भाग-३ ले महिलाको हक, शिक्षाको हक, शोषण विरुद्धको हक, श्रमको हक, रोजगारीको हक, बालबालिकाको हक, दलितको हक, जेष्ठ नागरिकको हक, स्वास्थ्य सम्बन्धी हक जस्ता सामाजिक न्याय र सामाजिक विकासको क्षेत्रलाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । संविधानको अनुसूची ५ देखि ८ मा सरकारको तीन तहका एकल तथा साझा अधिकारका कार्य-जिम्मेवारीको सूची निर्धारण गरेको छ । सामाजिक न्याय र सामाजिक विकाससँग सम्बन्धित विषयहरू जस्तै प्रदेश विश्व विद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय, स्वास्थ्य सेवा, भाषा, लिपी, ललितकला, संस्कृतिलाई प्रदेशको एकल अधिकारको सूचीमा समावेश गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकूद जस्ता विषयहरू तीनै तहका सरकारको साझा अधिकारमा समावेश गरिएको छ । प्रदेश स्तरबाट उल्लेखित कार्यहरू सम्पादन गर्न गण्डकी प्रदेशमा शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको स्थापना गरिएको छ ।

शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य सेवा बाहेकको शिक्षा, युवा तथा खेलकूद, श्रम तथा रोजगार, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण एवं भाषा तथा संस्कृति क्षेत्रमा मन्त्रालय मातहत शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र, प्रदेश संग्रहालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र-२ बाहेक नीति तथा कार्यक्रमको कार्यान्वयन एवं अनुगमनको लागि कुनै पनि संयन्त्र नभएको कारणबाट प्रभावकारी रुपमा नतिजा हासिल हुन कठिनाई भएको हुँदा मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आ व २०७८७९ देखि गण्डकी प्रदेशका ११ वटै जिल्लामा सामाजिक विकास कार्यालयहरू स्थापना गर्ने निर्णय गरेबमोजिम २०७८ साल भाद्र २३ गतेदेखि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई गोरखा को परिसरमा रहेको ईकाईले सहयोग गरेको भवन सामाजिक विकास कार्यालय गोरखाको विधिवत सन्चालन भएको छ । यसै गरी २०७८ साल असोज १३ गते गण्डकी प्रदेश शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री माननीय श्री मेखलाल श्रेष्ठ ज्यूबाट एक कार्यक्रमका विच कार्यालय समुद्घाटन पनि गरिएको थियो ।

1 सामाजिक विकास कार्यालय स्थापनाको औचित्य

- यस सामाजिक विकास मन्त्रालय मातहत हाल शिक्षा तथा मानव संशाधन, स्वास्थ्य तथा जनसंख्या, महिला, बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकूद, श्रम तथा रोजगार, भाषा तथा संस्कृति लगायतका विषय क्षेत्र परेका छन्। यी विषय क्षेत्रको कार्यान्वयनको लागि प्रदेश कार्य बिभाजन नियमावली, २०७४ ले ५४ वटा कार्य जिम्मेवारी दिएको छ। स्वास्थ्य बाहेक अन्य क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि यो मन्त्रालय अन्तर्गत जिल्ला तहमा कुनै पनि कार्यान्वयन ईकाइ छैनन्। यसले गर्दा मन्त्रालयमा अधिक कार्यबोझ रहेको छ।
- मन्त्रालय नीतिगत कार्यमा केन्द्रित रहनु पर्ने तथा नियमन एवम् अनुगमनकारी भूमिका निर्वाह गर्नुपर्नेमा जिल्ला तहमा कार्यान्वयन ईकाइ नहुँदा स-साना कार्यक्रमहरू समेत मन्त्रालयबाट संचालन गर्नुपर्ने अवस्था विद्यमान रहेको छ। जसले गर्दा मन्त्रालयको नीति तथा कार्यक्रमहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाई भएको तथा सामाजिक विकास क्षेत्रका सेवा प्राप्त गर्न नागरिकलाई मन्त्रालयसम्म आउनुपर्ने बाध्यता रहेकोले जिल्ला स्तरमा कार्यसम्पादन हुने व्यवस्था गर्नु अति आवश्यक रहेको छ।
- सामाजिक विकास मन्त्रालयले सम्पादन गर्ने कार्यक्रमहरू एउटै प्रकृतिको नभएको र क्षेत्रगत बहुआयामिकतालाई समेत समेट्नु पर्ने भएकोले जनताको नजिकबाट सेवा प्रवाह गर्न जिल्ला तहमा कार्यान्वयन ईकाइको स्थापना भएमा कार्यक्रम कार्यान्वयन तथा आवतजावतमा लाग्ने साधन र स्रोतको समेत बचत हुने देखिन्छ।
- मन्त्रालयको नीति, कानून, मापदण्ड निर्माण, रणनीतिक योजना कार्यान्वयनको जिम्मेवारी भएपनि मन्त्रालयले जिल्लास्तरमा कार्यान्वयन ईकाइका अभावमा स-साना कार्यमा समेत अलमलिनु परेको अवस्था छ। यसबाट मन्त्रालयबाट सम्पादन गर्नुपर्ने रणनीतिक महत्वका कार्य समयमै सम्पादन हुन सकेको छैन। सामाजिक विकास मन्त्रालयको जिल्लास्थित सामाजिक विकास कार्यालयको स्थापनाले सर्वसाधारण नागरिकलाई प्रदेश सरकारबाट पाउने सार्वजनिक सेवा छिटोछरितो र सुलभ रूपमा पाउन मद्दत गर्नेछ।

2

सामाजिक विकास कार्यालय गोरखाको दरवन्दी तेरिजः

सि.नं	पद	सेवा / समुह	तह	दरवन्दी	पदपूर्ति
१	कार्यालय प्रमुख	प्रशासन / शिक्षा / विविध	अधिकृतस्तर (७/८)	१	स्थायी दरवन्दीबाट पदपूर्ति हुने
२	सहायक/अधिकृत	प्रशासन / सामान्य प्रशासन	(५/६)	१	करारबाट पदपूर्ति हुने
३	सहायक/अधिकृत	प्रशासन / लेखा	(५/६)	१	
४	सहायक/अधिकृत	शिक्षा / शिक्षा प्रशासन	(५/६)	१	
५	सहायक/अधिकृत	विविध / -	(५/६)	१	
६	सहायक/अधिकृत	इन्जिनियरिङ्ग / सिभिल	(५/६)	१	
७	ह.स.चा.	इन्जिनियरिङ्ग / मेकानिकल	श्रेणीविहिन	१	
८	कार्यालय सहयोगी	प्रशासन / सामान्य प्रशासन	श्रेणीविहिन	२	
जम्मा				९	

3 सामाजिक विकास कार्यालयको कार्यविवरण

- विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्ने,
- उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरूको पूर्वाधार, सूचना तथा संचार प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने,
- विद्यालय तथा उच्च शिक्षाको शैक्षिक तथ्याङ्क, परीक्षा तथा अनुसन्धान सम्बन्धी कार्यहरू,
- विशेष शिक्षा, समाहित शिक्षा, प्राविधिक शिक्षा तथा अनौपचारिक र निरन्तर शिक्षा सम्बन्धी कार्यहरू,
- महिला हकहित, महिला सशक्तीकरण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रम कार्यान्वयन,
- लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार, जातीय भेदभाव, सामाजिक कुरिती लगायतका परम्परागत हानिकारक अभ्यास बिरुद्धको सचेतीकरण तथा अन्य कार्यक्रम कार्यान्वयन,
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन,
- बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बालउद्धार कोष, पुनस्थापना सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन,
- ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रमहरू,
- लोपोन्मुख, सीमान्तकृत, गरिव लक्षित कार्यक्रमहरूको कार्यान्वयन,
- युवाहरूको रोजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरूपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरू कार्यान्वयन,
- खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्रमहरूको कार्यान्वयन,
- रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि तालिम सञ्चालन,
- श्रमिक एवम् श्रमिकको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजारबीचको समन्वय र सहजीकरण,

- धर्म, परम्परा र गुठी अन्तर्गत चलिआएका विभिन्न जात्रा, पर्वहरूको संचालन र व्यवस्थापन,
- जिल्ला स्तरमा स्थापित संग्रहालयको संचालन तथा व्यवस्थापनमा सहजीकरण
- जिल्ला भित्र रहेका पुरातात्विक महत्वका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहरको संरक्षण तथा सम्भार सम्बन्धी कार्य,
- कला र वास्तुकलात्मक दृष्टिकोणले महत्व बोकेका जिल्ला भित्र रहेका सम्पदाहरूको संरक्षण, सम्भार, तथा व्यवस्थापन,
- भाषा, साहित्य, कला र संस्कृति संरक्षण र संम्बर्द्धन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन।

4 सामाजिक विकास कार्यालयका कर्मचारीको कार्यविवरण

कार्यालय प्रमुखको कार्य विवरण:

- सामाजिक विकास कार्यालयको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने,
- कार्यालयको दैनिक प्रशासन तथा जनशक्ति परिचालन तथा नियन्त्रण सम्बन्धी कार्य गर्ने,
- महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी प्रदेशस्तरका जिल्ला तहमा सञ्चालन हुने कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने,
- विद्यालय शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र उच्च शिक्षा सम्बन्धी जिल्लास्तरका कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने,
- प्रदेशस्तरमा हुने माध्यमिक शिक्षा परीक्षाका लागि जिल्लास्तरमा हुने कामहरूको तयारी र अन्य आवश्यक कार्यहरू गर्ने गराउने,
- युवा तथा खेलकुद सम्बन्धी योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने,
- जिल्लाभित्र रहेका पुरातात्विक महत्वका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहरको संरक्षण तथा सम्भार सम्बन्धी तोकिएका कार्यक्रम कार्यान्वयन गर्ने,
- भाषा, साहित्य, कला र संस्कृति संरक्षण र संम्बर्द्धन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्ने गराउने,
- श्रम तथा रोजगार सम्बन्धी जिल्लास्तरका कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने,

- जिल्लास्तरमा उत्पन्न हुनसक्ने औद्योगिक विवाद, श्रम सम्बन्ध सुधार तथा विवाद निरूपण सम्बन्धी कार्य गर्ने गराउने,
- क्षेत्रगत रूपमा सञ्चालन हुने विभिन्न तालिम लगायतका क्षमता विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
- नतिजामूलक लक्ष्य प्राप्तिका लागि सामाजिक विकास कार्यालयका कार्यहरूको नियमित रूपमा अनुगमन गरी व्यवस्थित र प्रभावकारी बनाउने,
- सम्पादन भएका कार्यहरूको मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी पेश गर्ने,
- आन्तरिक तथा अन्तिम लेखा परीक्षण र बेरजु फछ्यौट सम्बन्धी कार्यहरू गर्ने गराउने,
- तालुक निकायको सम्पर्क बिन्दु भई काम गर्ने,
- कानून बमोजिम कार्यालय प्रमुखले गर्नुपर्ने अन्य जिम्मेवारी वहन गर्ने।

सहायक/अधिकृत, ५/६ तह (प्रशासन / सामान्य प्रशासन) को कार्य विवरण:

- कार्यालयको कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने,
- कार्यालयको वार्षिक योजना तथा कार्यक्रम तयार गर्ने,
- कार्यालयको भौतिक साधनहरूको स्याहार, सम्भार, मर्मत, सरसफाई, कार्यालय विन्यास तथा संरक्षण लगायत जिन्सी व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कर्मचारी बैठक सम्बन्धी कार्य गर्ने,
- उजुरी तथा गुनासो सुनुवाई सम्बन्धी कार्य गर्ने,
- सवारी साधनहरूको व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कार्यालय प्रमुखलाई आफ्नो कर्तव्य निर्वाह गर्न संभव भएसम्म सहयोग पुऱ्याउने,
- सामाजिक विकास कार्यालयका कामहरूको नतिजामूलक लक्ष्य प्राप्तिका लागि नियमित रूपमा अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउने,
- श्रम तथा रोजगार सम्बन्धी कार्यहरू गर्ने,
- सीप विकास सम्बन्धी तालिम कार्यक्रमहरू सञ्चालन गर्ने,
- कार्यालयको मूल दर्ता चलानी र जनसम्पर्क सम्बन्धी कार्य गर्ने,
- शाखासँग सम्बन्धित कामको अभिलेख व्यवस्थापन गर्ने,
- कार्यालयको पत्रव्यवहार व्यवस्थापन गर्ने,
- कर्मचारीको क्षमता विकास सम्बन्धी कार्यक्रम सन्चालन गर्ने,

- सम्पादन भएका कार्यहरूको मासिक तथा बार्षिक प्रतिवेदन तयार गर्ने,
- विभिन्न विश्लेषणात्मक उद्देश्यका लागि आवश्यक तथ्याङ्क/सुचना संकलन गर्ने,
- विनियोजित कार्यक्रमहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने
- कार्यालय प्रमुखले तोके बमोजिम अन्य कार्यहरू गर्ने ।

सहायक/अधिकृत, ५/६ तह (प्रशासन / लेखा) को कार्य विवरण

- प्रचलित कानून बमोजिम कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने,
- ऐन नियमानुसार तोकिएको श्रेस्ता राख्ने,
- कार्यालयको विनियोजन, राजश्व, धरौटी र जिन्सी श्रेस्ता अद्यावधिक गरी दुरुस्त राख्ने,
- विनियोजन हिसाबको लागि आवश्यक मास्केवारी तथा अन्य फांटवारी नियमित रूपमा तयार गर्ने र सम्बन्धित निकायमा समयमै पठाउने व्यवस्था गर्ने गराउने,
- लेखापरीक्षण गराउने, पेशकी र बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवं फछ्यौट गर्ने र अद्यावधिक गराउने सम्बन्धी कार्य गर्ने,
- आम्दानी तथा खर्चसम्बन्धी विवरणहरू अद्यावधिक राख्ने,
- कार्यालय प्रमुखलाई लेखा सम्बन्धी काममा आवश्यक अन्य सहयोग गर्ने।
- कार्यालय प्रमुख र शाखा प्रमुखले तोके बमोजिम अन्य कार्यहरू गर्ने।

सहायक/अधिकृत, ५/६ तह (इन्जिनियरिङ्ग / सिभिल) को कार्य विवरण:

- सार्वजनिक निर्माण सम्बन्धी योजनाहरूको लागत इष्टिमेट तयार पार्ने ।
- सार्वजनिक निर्माण सम्बन्धी योजनाहरूको प्राविधिक अनुगमन निरीक्षण गर्ने ।
- निर्माण कार्य सम्बन्धी लागत अनुमान, सम्झौता कार्यान्वयन, नापजाँच, कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिस गर्ने।
- निर्माण कार्य सम्बन्धी अन्य कार्यहरू गर्ने।

सहायक/अधिकृत, ५/६ तह (शिक्षा / शिक्षा प्रशासन) को कार्य विवरण

- विद्यालय शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र उच्च शिक्षा सम्बन्धी तथ्याङ्क तथा अभिलेख व्यवस्थापन गर्ने,

- विशेष शिक्षा, समाहित शिक्षा, अनौपचारिक र निरन्तर शिक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने,
- जिल्लास्तरमा हुने माध्यमिक शिक्षा परीक्षा तथा अन्य परीक्षा सम्बन्धी कार्यहरूको तयारी र अन्य आवश्यक कार्यहरू गर्ने,
- तालुक निकायबाट तोकिए बमोजिमका कार्यालय, विद्यालय, संस्था, केन्द्र आदिको व्यवस्थित र प्रभावकारी अनुगमन गर्ने,
- युवा तथा खेलकुद सम्बन्धी योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
- जिल्लाभिन्न रहेका पुरातात्विक महत्वका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहरको संरक्षण तथा सम्भार सम्बन्धी तोकिएका कार्यक्रम कार्यान्वयन गर्ने,
- भाषा, साहित्य, कला र संस्कृति संरक्षण र संम्बर्द्धन सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्ने,
- सम्पादन भएका कार्यहरूको मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी पेश गर्ने,
- शिक्षा शाखासँग सम्बन्धित तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- विद्यालय प्रशासन सम्बन्धी माग, निवेदन, उजुरी सम्बन्धी कागजातहरूको गोपनियता कायम गर्दै संरक्षण गर्ने,
- विद्यालय शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा, उच्च शिक्षा र शाखा सम्बन्धी जिल्ला स्तरका अन्य कार्यक्रमहरू कार्यान्वयन गर्ने,
- माध्यमिक शिक्षा परीक्षाका लागि जिल्लास्तरमा हुने कामहरूको तयारी र अन्य आवश्यक कार्यहरू गर्ने,
- एस.ई.ई. लगायत अन्य परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने,
- युवा तथा खेलकुद सम्बन्धी योजना, कार्यक्रम कार्यान्वयन गर्ने,
- भाषा, साहित्य, कला, संस्कृति, पुरातत्व सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने,
- कार्यालय प्रमुखले तोके बमोजिम अन्य कार्यहरू गर्ने,

सहायक/अधिकृत ५/६ तह (विविध) को कार्य विवरण

- जिल्लाभित्रीका महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको तथ्याङ्क अद्यावधिक तथा अभिलेख व्यवस्थापन गर्ने ।
- लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कार्यक्रम कार्यान्वयन तथा निरोधात्मक र संरक्षणात्मक उपाय एवम् पुनर्स्थापना सम्बन्धी कार्य गर्ने ।
- महिला सशक्तीकरण तथा लैङ्गिक समानता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
- लैङ्गिक उत्तरदायी बजेट र लैङ्गिक परीक्षण सम्बन्धी कार्य गर्ने ।
- सामाजिक विकास शाखा अन्तर्गत मासिक, चौमासिक, बार्षिक प्रगति प्रतिवेदन तयार गर्ने ।
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना कार्यान्वयन र बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बालउद्धार कोष व्यवस्थापन पुनर्स्थापना सम्बन्धी कार्य गर्ने ।
- ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बालबालिकाका र महिला सम्बन्धी कार्यहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
- समाज कल्याण र संघ संस्था सम्बन्धी कार्यहरूको अनुगमन तथा मुल्याङ्कन गर्ने ।
- बालअधिकार तथा सामाजिक न्यायसंग सम्बन्धित कार्यहरू गर्ने
- महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको तथ्याङ्क संकलन गर्ने ।
- लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना सम्बन्धी कार्य गर्ने ।
- महिला सशक्तीकरण तथा लैङ्गिक समानता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
- सामाजिक विकास शाखा अन्तर्गत मासिक, चौमासिक, बार्षिक प्रगति प्रतिवेदन तयार गर्ने ।
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना र बालमैत्री शासकीय प्रवन्ध तथा सेवा प्रवाह, बालउद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना सम्बन्धी कार्य गर्ने ।

- ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल बालिकाका र महिला सम्बन्धी कार्यहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
- समाज कल्याण र संघ संस्था सम्बन्धी कार्यहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
- कार्यालय प्रमुखले तोके बमोजिम अन्य कार्यहरू गर्ने ।

हलुका सवारी चालकको कार्यविवरण

- कार्यालयको कामको सिलसिलामा कार्यालय प्रमुख लगायत अन्य कर्मचारीहरूलाई तोकिएको स्थानमा जान आउन सहजिकरण गर्ने,
- आफ्नो जिम्मेवारीमा रहेको सवारी साधनको नियमित रूपमा चेकजाँच गरी मर्मत सम्भार, सरसफाई तथा रेखदेख गर्ने,
- आवश्यकता अनुसार लिए अहाएको काम गर्ने,
- कानून बमोजिम तोकिएका अन्य कामहरू गर्ने ।

कार्यालय सहयोगीको कार्यविवरण

- कार्यालयको नियमित रूपमा सरसफाई गर्ने,
- कार्यालयका चिठी पत्रहरू ओसारपसार गर्ने,
- कार्यालय परिसरका वगैचाहरूको रेखदेख, गोडमेल र सरसफाई लगायतका काम गर्ने,
- कार्यालयको सुरक्षा लगायत पालो पहाराको काम गर्ने,
- आवश्यकता अनुसार लिए अहाएको काम गर्ने,
- कानून बमोजिम तोकिएका अन्य कामहरू गर्ने ।

5 सामाजिक विकास कार्यालय गोरखामा हाल कार्यरत जनशक्तिको विवरण

क्र. सं.	कर्मचारीको नाम	पद	तह/श्रेणी	सेवा	समुह	शाखा	कै.
१	दिपेन्द्र परियार	कार्यालय प्रमुख	८	शिक्षा	शिक्षा		
२	तुलसिं गुरुड	अधिकृत	६	प्रशासन	प्रशासन		सुचना अधिकारी
३	सरोज धिताल	सव ईन्जिनियर	५				
४	शुशिल थापा मगर	सव ईन्जिनियर					साविक युवा तथा खेलकुद मन्त्रालयबाट

							स्वयंसेवक नियुक्ति गरी सिफारिस
५	कमला गुरुङ	का स					
६	राजकुमार मालबुल	का स					

कार्यालयको शिक्षा शाखा सामाजिक विकास शाखा प्राविधिक शाखा र विविध सेवामा कर्मचारीको दरबन्दी रिक्त छ । युवा तथा खेलकुद मन्त्रालयबाट स्वयंसेवकको रूपमा शुशिल थापा मगरलाई खटाई पठाएको छ ।

6 सामाजिक विकास कार्यालय गोरखाले यस आ व २०८०।८१ को साउन देखि असोज मसान्तसम्म सम्पादन गरेका मुख्य मुख्य कार्यक्रमहरु र तिनीहरुको प्रगति विवरण

सि.न.	बजेट शि.न.	बार्षिक बजेट	असोज मसान्त सम्मको खर्च रकम	कैफियत
१	३५००८०१६३ चालु खर्च	२३५७४०००।	४२१८९२।५०	
२	३५००८०१६४ पुँजिगत खर्च	६०३०००००।	००	
	जम्मा	८३८७४०००।	४२१८९२।५०	

कार्यक्रमको प्रगति विवरण

क्रस	कार्यक्रमको नाम	मिति	स्थान
१	राष्ट्रिय बाल दिवस २०८०	२०८० भाद्र २३	जिल्ला प्रहरी कार्यालय गोरखा - बालमैत्री कक्ष स्थापना
२	अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०८०	२०८० असोज १४	लक्ष्मी नारायण धाम बुढिगण्डकी बृद्धाश्रम, भीमसेन थापा गाउँपालिका वडा नं ३ - खाद्य तथा सरसफाई सामग्री हस्तान्तरण

७ सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सामान्यतया सेवाहरु सबै निशुल्क छन । सुचनाहरु लिखित फोटोकपी वा अन्य माध्यममा माग भई आएमा सुचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ बमोजिम र अन्यको हकमा प्रचलित कानूनले तोकेबमोजिम शुल्क लाग्ने छ ।

सेवाको प्रकार अनुसार सेवा प्राप्त गर्न लाग्ने समय निर्धारण हुने छ । कार्यालयमा उपलब्ध हुने सुचना र अन्य सेवाहरु प्रचलित कानून बमोजिम रित पुगी आएमा तत्कालै प्रवाह हुने छ भने योजनाको अनुगमन मुल्याङ्कन र अन्य प्राविधिक सेवाहरु ठाउँ अनुसार वढिमा १ हप्ताभित्र प्रवाह हुन सक्ने छ । सुचनाको हक सम्बन्धि एन २०६४ को दफा ७ र प्रचलित कानून बमोजिम कार्यालयबाट यथासिघ्र सेवा तथा सुचना प्रवाहको व्यवस्था हुनेछ ।

८ निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी

प्राप्त उजुरी सम्बन्धित अधिकारीले हेरी आवश्यक कारवाहीका लागि सम्बन्धित शाखामा पठाईने छ । शाखा प्रमुखले कारवाही अगाडी बढ्ने छ । जिम्मेवार कर्मचारीले मनासीव ढडगले कारवाही प्रकृया अगाडी नवढाएमा वा ढिला सुस्ती भएको गुनासो आएमा कार्यालय प्रमुखले छानविन गरी सम्बन्धित कर्मचारीलाई कारवाही गरी उजुरीलाई कानूनसम्मत रुपमा छिटो प्रकृयाद्वारा सुनुवाई गरिने छ ।

9 यस आव को हालसम्म सुचना प्रवाह सुचना माग र गुनासो सुनुवाईको ब्यवस्था

कार्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरिएको छ र सुचना सम्बन्धि जानकारीको लागि सुचना अधिकारीको ब्यवस्था गरिएको छ । कार्यालयको facebook id **सामाजिक विकास कार्यालय गोरखा** को नामबाट सन्चालन गरि विभिन्न जानकारीहरु दिदै आईएको छ । लिखित रुपमा हालसम्म कुनै गुनासो कार्यालयमा दर्ता भएको छैन र केही मात्रमा फोनमार्फत र ब्यक्तिगत भेटघाटमा प्राप्त गुनासाहरुलाई सोही समयमै समाधान गरिएको छ ।

निर्णय उपर उजुरी सुन्ने अधिकारी -कार्यालय प्रमुख श्री दिपेन्द्र परियार

सुचना अधिकारी - श्री तुलसिंह गुरुङ

कार्यालयको फोन न ०६४-४२०२२९ /९८४६१५८२१५

ईमेल ठेगाना- sdogorkha@gmail.com \ tulsinghg@gmail.com

वेभसाईट -sdogorkha@gandaki.gov.np